

नेपाल सरकार
जनसङ्ख्या तथा वातावरण मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
जलविज्ञान महाशाखा
बाढी पूर्वानुमान शाखा

E-mail: floodhydrology@gmail.com, Site: <http://hydrology.gov.np> Tel: 01-4428236, Toll Free: 1155
Facebook Page: Nepal Flood Alert (नेपाल बाढी सूचना), Twitter: @DHM_FloodEWS

बाढी पूर्वानुमान बुलेटिन

जारी मिति: ३२ श्रावण २०७४, बिहान ६:०० बजे

- १) हिजो राती देखि देशको पश्चिमी देखी मध्य भुभागसम्मको तराई, चुरे र तल्लो पहाडी क्षेत्रहरूमा हल्का देखी मध्यम वर्षा भईरहेको छ। र आज र आउंदो रात पनि सोही संभावना देखिन्छ। हाल बिहान देखी चितवन र नवलपरासीको चुरे सम्मको क्षेत्रमा ठूलै पानी परिरहेको छ।
- २) आज बबई नदी जलाधारमा बहाब सतर्कता तह भन्दा माथी छ र यो भोली सम्मै निरन्तर रहने देखिन्छ तर खतरा तह पार हुने संभावना न्युन छ। त्यसबाहेक पश्चिममा मोहना, पश्चिम राप्ति तिनाउ हुंदै मध्य भुभागका नवलपरासी र चितवन सम्मै सवै स-साना नदीहरूको बहाब बढ्दो क्रममा हुने देखिन्छ। मुख्यत चितवनको रिउ खोला र नवलपरासीको सवै चुरेबाट बहने खोलाहरूमा भोली सम्मै तुलनात्मक रुपमा उच्च बाढी प्रबाह हुनेछ तर खतरा तह पार हुने संभावना भने न्युन छ। सुदुरपूर्वको झापा र ईलामको क्षेत्रमा पनि सामान्य वर्षा भईरहेकोले कन्काई, बिरिङ, निन्दा, र मेचीमा सामान्य बहाब बढ्न सक्छ। देशका अन्य भुभागका नदीहरूमा कुनै जोखिम हुने देखिंदैन।
- ३) तर अन्य मुख्य नदीहरू कोसी, कमला, बागमती, नारायणी, कर्णाली, र महाकालीमा आगामी २४ घन्टा जलसतह सामान्य हुने देखिन्छ। मध्य तराईमा आज र राती कुनै जोखिम हुने देखिंदैन।

उल्लेखित परिस्थितिमा भोली बिहान सम्मै पश्चिमी क्षेत्रको बबई नदी जलाधारमा सतर्कता अपनाईरहन अनुरोध छ। त्यसैगरी चितवन र नवलपरासी बाट प्रबाह हुने चुरे नदीहरूमा बेलुकी सम्मै मध्यम सतर्कता जरुरी छ। अन्य मध्य र पश्चिमी भुभागका सवै चुरिया नदीहरूमा सामान्य सतर्कता अपनाईरहन अनोध छ।

बुलेटिन अपडेट संबन्धि जानकारी

यस बाढी पुर्वसूचना बुलेटिन बिहान र बेलुकी ६ बजे देखी ७ बजे भित्रको अबधिमा अपडेट गरिनेछ र यस बिभागको वेभसाईट www.hydrology.gov.np मा राखिने छ ।

थप र नियमित जानकारीको लागि निम्न कुराहरु पढ्नुहुन अनुरोध:

- १) ११५५ टोल फ्री नम्बरमा असार, श्रावण, भाद्र र असोज महिनाभरी फोन गर्नुहोस र सोध्नुहोस्। यो नंवरमा फोन गर्दा तपाईंलाई पैसा लाग्दैन

- २) तपाईं बाढी वा पहिरोको जोखिम युक्त स्थानमा वा नजिकै हनुहुन्छ भने मोबाइलमा ११५५ नंबरबाट “सतर्क रहनुहोस” भन्ने अभिप्रायको एस एम एस (SMS) पनि आउन सक्छ। यसरी प्राप्त भएको सूचना वरपरका सबैलाई जानकारी पनि गराउनुहोला!
- ३) तपाईं मोबाइल, ल्यापटप वा कम्प्युटरमा इन्टरनेट सेवा प्रयोग गर्ने गर्नुहुन्छ भने कृपया हाम्रो वेभसाइट: www.hydrology.gov.np भित्र गएर हेर्नुहोस। त्यहाँ आगामी २४ घण्टा सम्मको बाढी भविष्यबाणी अपडेट भइराखेको हुन्छ। अनि ऐले कुन नदीमा कती बहाब छ! कहां कती पानी परिराखेको छ! भन्ने जान्न चाहीं वेभसाइटको River Watch र Rainfall Watch हेर्ने गर्नुहोला है।
- ४) बाढी पूर्वसूचना वा धेरै वर्षा भएको स्थानमा पहिरोको जोखिमको पूर्वसूचना पाउन नजिकैको प्रहरी कार्यालय वा जिल्ला प्रसासन कार्यालयमा समेत फोन गर्न सक्नुहुन्छ। त्यहाँ पनि यसवारे जानकारी गराइएको हुन्छ।
- ५) वर्षातको समयमा निरन्तर समाचार सुन्ने बानी पनि बसाल्नुहोला।

नोट: तपाईंको आसपासमा ठूलो पानी परिरहेको छ वा नदीमा एक्कासी बाढी आएको छ वा नदी एक्कासी सुकेको छ भने माथी दिइएको ठेगानामा फोन वा इमेल वा Facebook वा Twitter मा जानकारी पनि दिनुहोस है।

“कुनै पनि नदी जलाधारमा हुनसक्ने बाढी विपद्बाट आफु पनि वचौं अरुलाई पनि बचाऔं”

जनहितको लागि जारी